



कीर्तिपुरका जकमि अध्यक्ष मण्डलका अध्यक्ष

नेवा: स्वायत्त राज्यका लागि संघीय संरचनाको विधान पारित गरी ज्यापु महागुथिको अधिवेशन सम्पन्न

कीर्तिपुर सन्देश/

काठमाण्डौं उपत्यकाका आदिवासी ज्यापु जातिको प्रतिनिधित्व गर्दै आइरहेको राष्ट्रिय संगठन ज्यापु महागुथिको तेस्रो राष्ट्रिय महाधिवेशन गत चैत्र ८ गते प्रधानमन्त्री सुशिल कोइरालाले बसन्तपुरमा उद्घाटन गर्नु भई सुभारम्भ भएको चैत्र ९ गते नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ ।

उपत्यकाभित्र नेवा: जातिमा करिब ७५ प्रतिशत संख्या रहेको ज्यापु जातिले नयाँ संविधानमा पहिचान सहितको संविधान हुनुपर्ने माग गरेको छ । उद्घाटन भाषणमा प्रधानमन्त्री सुशिल कोइरालाले ज्यापु जातिको विकासको लागि ज्यापु संग्रहालय बनाउन जग्गा दिने बचन दिनु भएको थियो । प्रधानमन्त्रीलाई नेवारी परम्परा अनुसार फेता

लगाउन दिनुका साथै सगून समेत दिइ भव्य सम्मान गरेको थियो । काठमाडौं उपत्यका बाहिर मकवानपुरको हेटौडा, टिस्टुड, चितवनको भरतपुर, कास्कीको पोखरा लगायत भक्तपुर, ललितपुर जिल्ला र काठमाडौंको उत्तर, पश्चिम, कीर्तिपुर लगायत क्षेत्रबाट सांस्कृतिक भाँकीसहित जुलुस आएका थिए । बसन्तपुर क्षेत्र पुरै भरिएको थियो । जसलाई पहिचान पक्षधरहरूले उत्साहपूर्वक हेरिएको थियो । समारोहमा राष्ट्रिय गान पछि नेवा: राष्ट्रिय गान बजाउन लाग्दा प्राविधिक कारणले बजाउन नसक्दा सहभागीहरूले आक्रोस पोखेका थिए । त्यसको गुञ्जन भोलिपल्ट बन्द सत्रमा पनि गुञ्जियो । बन्द सत्रका सभापतित्व गरिरहनु भएका निवर्तमान सभापति राजभाई ज्यापुले सो घटनाको छानविन गर्ने, दोषीलाई

कारवाही गर्ने वचनबद्धता दिनु हुँदै सो घटनाप्रति माफी माग्नु भएको थियो । बन्दसत्रमा विधानको विषयमा व्यापक छलफल भएको थियो । बन्द सत्रमा प्रस्तुत गरेको संशोधित विधानलाई अस्वीकृत गर्दै पुनर्लेखित विधानलाई पारित गरेको थियो । पुनर्लेखित विधानमा नेवा: स्वायत्त राज्यका लागि अगाडी बढ्ने र ज्यापु महागुथिको संरचना संघीय स्वरूपको हुने कुरा स्पष्ट गरिएको छ ।

संशोधित विधानमा भएका राम्रा पक्षलाई पनि अंगाल्ने र निर्वाचनको सवालमा भने संशोधित विधान अनुसार नै गर्ने सहमति भएको थियो । सोहि अनुसार नयाँ नेतृत्व चयन समेत गरेको थियो । कीर्तिपुर नगरबाट प्रतिनिधित्व गरेका पार्षदहरूले पुनर्लेखित विधान पारित गर्नका

लागि ठूलो भूमिका खेलेको थियो । अब ज्यापु महागुथि नेवा: स्वायत्त राज्यका लागि संघीय संरचनामा जाने निश्चित भएको छ । बन्द सत्रमा अध्यक्ष मण्डल द्वारा एक जना अध्यक्ष र पार्षदहरूबाट महासचिव १, सचिव ४ र कोषाध्यक्ष १ जना गरी सात जनाको निर्वाचन गरिएको थियो । अध्यक्ष र महासचिवमा मतदान नै भएको थियो । ४ सचिव र १ कोषाध्यक्ष सर्वसहमतिमा चयन भएको थियो । निर्वाचनबाट अध्यक्ष मण्डलको अध्यक्षमा राजभाइ जकमि कीर्तिपुर, महासचिवमा न्हुच्छेकाजी महर्जन खुसिबुँ, काठमाडौं, कोषाध्यक्षमा सरिता महर्जन चागाः, काठमाडौं, सचिवहरूमा नारायण कृष्ण महर्जन बलम्बु गिरिधर डंगोल सुनाकोथि, राकेश महर्जन खंगःबुँ, काठमाडौं, सरिता महर्जन कीर्तिपुर रहेका

छन । बन्द सत्रमा भएको निर्वाचनको क्रममा अध्यक्ष मण्डलमा दुई जना र महासचिवमा दुई जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष मण्डलका १० जना सदस्यहरूबीच भएको मतदानको क्रममा कीर्तिपुर का जकमिले ७ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकतम प्रतिद्वन्द्वि काठमाण्डौं उत्तर क्षेत्रका वेखानारायण महर्जनले जम्मा ३ मत प्राप्त गर्नु भएको थियो । त्यसै गरि महासचिवमा काठमाण्डौंका न्हुच्छेकाजी महर्जनले ७४ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकतम प्रतिद्वन्द्वि कीर्तिपुरका श्रीकृष्ण महर्जनले ७० मत प्राप्त गर्नु भएको थियो । बन्द सत्रमा कीर्तिपुर का जम्मा ३० जना भएकोमा २७ जनाले मात्र मतदान गर्न पुगेका थिए । अब कीर्तिपुर क्षेत्रको सिफारि



समा दुई महिला सहित चार जना केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने अवस्था छ । त्यसै गरि महासचिवमा ५ जना, उत्तर क्षेत्रबाट ४, पश्चिम क्षेत्रबाट ४, ललितपुर क्षेत्रबाट ४ र नगदेश क्षेत्रबाट २ जना केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने अवस्था छ । सो बन्द सत्रको क्रममा कोषाध्यक्ष एक र सचिव चार जना निर्वाचित भएको थियो । ज्यापु महागुथिको राष्ट्रिय सम्मेलनको इतिहासमा नै यो पहिलो पटक भएको चुनाव हो ।

यहाँ सुगर,पाइल्स, युरिक-एसिड, पिनास, तथा अल्सर निको पार्ने विशुद्ध जडिवुटी पाइन्छ । सम्पर्क:- फिटनेस प्वाइन्ट ट्रेडिङ, फोन ४३३६७०९, ९८०३५०२२५९

खुशिको खबर

दर्शन बचत तथा ऋण सहकारी संस्था लि. मा REMITTANCE सेवा सुरु भएको छ ।



दर्शन बचत तथा ऋण सहकारी संस्था लि.

बहिरिगाँव, कीर्तिपुर-१७ (नेपाल टेलिकमसंगैको घर) फोन नं. ४३३४२३५

लोकसेवा तयारी कक्षाहरू धमाधम सञ्चालन

प्रशिक्षकहरू :

दक्ष, अनुभवी, वरिष्ठ र पुस्तक लेखक

खरिदार

प्रथम, द्वितीय र तृतीय पत्र

समय : विहान ६ बजे र साँझ ५ बजे

हाम्रा सेवाहरू :

- दैनिकरूपमा निशुल्क नोटहरू दिइने र सामान्य ज्ञानको परीक्षा हुने
- एक हप्तासम्मको कक्षाहरूको Schedule अग्रिम दिइने साथै लेखनशील विकासको लागि विज्ञान आवश्यक रूपमा कक्षाहरूको व्यवस्था ।
- दैनिक र नियमित कक्षा संचालन हुने (समय परिवर्तन नहुने) परीक्षा लोकसेवा स्तरको Model मा नै लिइने । थप Bonus, Revision र Exam Technique कक्षाहरूको साथै परीक्षामा लेखिएका कपीहरू उचित सुझाव सहित पुनः फिर्ता दिइने व्यवस्था
- निजामति सेवा क्षेत्रका अति योग्य, अनुभवी, विज्ञ, पुस्तक लेखक तथा विद्यार्थीहरूमा लोकप्रिय शिक्षकहरूद्वारा कक्षाहरूको व्यवस्था साथै प्रत्येक हप्ता परीक्षा र परीक्षा सम्बन्धि नि:शुल्क विशेष परामर्श साथै Projector द्वारा कक्षाहरूको व्यवस्था गरिने ।
- निशुल्क एक महिने Special Computer Course (लोकसेवाको Syllabus अनुसार) साथै Interview Preparation कक्षाहरूको व्यवस्था

Valley Institute Near Kirtipur Gate

Ph: 01-4332509/9849421216

कानुनी सल्लाहकार
ज्ञानबहादुर महर्जन
प्रकाशक

भरत महर्जन, सनम श्रेष्ठ
वेभसाइट व्यवस्थापन
राज श्रेष्ठ

नजराम महर्जन
(९८४१४०१०७७)
सम्पादक

प्रेस: शर्मा प्रिन्टर्स, डल्लु, काठमाण्डौ

श्रीकृष्ण महर्जन
प्रबन्धक

कार्यालय: निखासी टोल: कीर्तिपुर नपा-३

निरजमान सिंह
व्यवस्थापन

फोन नं.: ४३३३००७

कतिपुर_sandesh@live.com

http://kirtipur.sandesh.blogspot.com

काठमाण्डौ जि. प्र. का दर्ता नं. २११ -२०६७/०६८

सम्पादकीय

बैद्य माओवादीभिन्नको फेरी लाइन संघर्ष

संविधानसभाको दोस्रो निर्वाचनलाई बहिष्कार गरेको बैद्यको नेतृत्वमा रहेको नेकपा-माओवादीभिन्न लाइन संघर्ष तिब्र हुँदै आएको छ। पछिल्लो समयमा लाइन संघर्षका कारण कतै पार्टी फेरी विभाजित त हुनै हैन र भनी प्रश्न उठ्न थालेको छ।

सो पार्टी भिन्नको लाइन संघर्ष तिब्र भएको कुरा पत्रकारहरूको संगठन मार्फत देखिएतापनि स्पष्ट रूपमा नै समानान्तर कमिटी गठन गर्ने कार्य भने भक्तपुरबाट भएको देखिन्छ। भक्तपुरमा दुई वटा लाइनको दुई वटा नै पार्टी कमिटी अर्थात् समानान्तर कमिटी गठन गरेको अवस्था छ। एउटा कमिटीले पार्टीको संस्थापन पक्षको लाइन लिएको छ भने अर्को कमिटीले असन्तुष्ट पक्षको लाइन लिएको अवस्था छ। पत्रकार महासंघको महाधिवेशन हुन गइरहेको अवस्थामा काठमाण्डौ उपत्यकाका जिल्ला समितिहरूको अधिवेशनको क्रममा बैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघमा चिरा परेको र दुई वटा समूहमार्फत आ-आफ्नै ढंगबाट विज्ञापित निकाले कार्यका साथ साथै कारवाही समेत गरेको थियो।

अहिलेको अवस्थामा मोहन बैद्यले माओवादी भिन्न मूल रूपमा पार्टीका महासचिव रामबहादुर थापा बादल र सचिव नेत्र विक्रम चन्द विप्लव बीच लाइन संघर्ष तिब्र हुँदै गएको देखिन्छ। महासचिव बादल पक्षले जनयुद्धको जगमा जनविद्रोह गर्ने बताउँदै आएको छ भने पार्टीको पनि अहिले सम्म आधिकारीक निर्णय त्यही हो। उता सचिव विप्लवले भने जनयुद्धलाई निरन्तरता दिँदै जनविद्रोहको लाइन हुनुपर्ने अडान राख्दै आएको छ। सजिलो भाषामा भन्नु पर्दा बादलको लाइन जनविद्रोह हो र विप्लवको लाइन भन्नु पर्दा जनयुद्ध हो। सोही लाइन अनुसार नै पार्टीका कार्यकर्ताहरू पनि विभाजित भएका छन्।

यसरी पार्टीको जिल्ला अधिवेशन गर्ने क्रममा भक्तपुरबाट सुरुवात भएको लाइन संघर्ष अनुसारको समानान्तर कमिटीले अब देशव्यापि रूप लियो भने अवश्य पनि बैद्य माओवादी फेरी विभाजित हुने संभावना रहन्छ। अतः नेतृत्वले यो विषयमा बेलाैमा समाधान गर्न सक्नु पर्दछ।

यी विदेशी महिला को हुन

फागुण ३ गतेका दिन सानो पाइला र केहि अन्य एनजिओहरूले ललितपुरको धापाखेल स्थित ह्याप्पी होम बालगृहबाट ठीक त्यसरी नै बच्चाहरूको उद्धार गरिएको थियो जसरी फागुण १४ गते दिलशोभा श्रेष्ठको आमाघरबाट बच्चाहरूको उद्धार गरिए। त्यतिबेला यो घटनाप्रति समाचार माध्यमहरूको खासै ध्यान पुगेका थिएनन्। उक्त घटनामा एक जना विदेशी महिलाको प्रत्यक्ष संलग्नता रहेको थियो। ह्याप्पी होमबाट बालबच्चाहरूको उद्धार गरिँदै गर्दा त्यहाँ अन्दाजी वर्ष ३० की एक विदेशी महिलाले बालबच्चाहरूलाई उद्धार गर्न पनाको कारणबारे त्यहाँ उपस्थित केहि छानिएका सञ्चार माध्यमका सञ्चारकर्मी सामु त्रिफिड गरिरहेकी थिइन्। त्रिफिडको क्रममा तिनी आफ्नो परिचय दिइरहेकी थिइन्। तिनी आफ्नो परिचय गोप्य राख्न चाहन्थिन्। आफ्ना कर्मचारीहरूलाई बालबच्चाहरूलाई उद्धार गर्न ठाडो निर्देशन दिइरहेकी थिइन्।



ज्यापु महागुथिको तेस्रो राष्ट्रिय महाधिवेशनमा उद्घाटन गर्दै १) प्रधानमन्त्री कोइराला, २) नव निर्वाचित केन्द्रीय सचिवालय र ३) बसन्तपुरमा भएको उद्घाटन समारोहमा सहभागी ज्यापु समुदाय

मणिचोर कृष्ण र दिलशोभा

डा. अरुण उप्रेती

कृष्णलाई मणि चोरेको आरोप लागेको थियो रे, उनले चतुर्थीको चन्द्रमालाई हेर्दा। कृष्णले अनेक पुरुषार्थ गरेर आफूलाई लागेको आरोप गलत रहेछ भनेर सिद्ध गरे। त्यो बेलामा फेसबुक, इमेल, टवीटर आदि सामाजिक सञ्जाल भएको भए कृष्णले शायद यी सबै प्रयोग गर्थे र आरोप झुटो हो भनेर भन्थे होलान। पौराणिककालमा यी सञ्जाल थिएनन्, त्यसैले कृष्णले आफ्नो बाहुबलले नै लडे, मणिचोर पत्ता लगाएर जुन राजाको हो उनैलाई दिए। उनी चोरीको आरोपबाट मुक्त भए तर आरोप रहनुजेलसम्म उनी कति मानसिक रूपमा प्रताडित भए होलान? अहिले यौनदुराचारको आरोपमा दिलशोभा प्रताडित भएकी छिन्। मानसिक रूपमा र प्रत्येक चोटी फोनमा कुरा गर्दा उनी भक्कानिन्छन्, 'नगरेको दोष मलाई लाग्यो।' अहिले विभिन्न पत्रपत्रिका र टिभीमा आएको समाचारले उनका सहयोगी हातहरू पनि रोकिए। बुढीआमालाई दूध ख्वाउन पैसा छैन, हरियो तरकारी पनि खान पाएका छैनन्, हरियो तरकारी ल्याइदिनु भए हुन्छ, आलु त मलाई एक हप्तालाई पुग्ने छ, मैले दिलशोभालाई फोन गरेर सोध्दा उनले भनिन्, "चामल पनि एक हप्तालाई पुग्ने छ, तपाईंले बोरा ल्याएर राख्नु भयो भने पनि राख्ने ठाउँ छैन। उनले एक हप्ताको खानेकुरा छ, पछि ल्याइदिनुस् भनेको सुन्दा मलाई लाग्यो उनलाई आफ्नो कामप्रति विश्वास छ र सहयोगी हातहरूप्रति पनि भकै विश्वास छ।

त्यसैले एकैचोटि धेरै जम्मा गरेर राख्न चाहन्नु र साँच्चै नै उनीकहाँ बोराबोरा चामल राख्न पनि ठाउँ छैन। अहिले केही पत्रपत्रिकामा दिलशोभालाई आरोप लागेको मात्र होइन, मानौं दोषी नै ठहर भइसकिए जस्तै गरेर लेखिएको छ। यसले गर्दा सामाजिक काममा लागेकाहरूलाई मनमा दुःख छ र चिन्ता पनि लागेको छ, कतै अलिकति अगाडि आउने बित्तिकै हामीलाई पनि यस्तै आरोप लगाइदिने हो कि? "दिलशोभा हिसाबकिताब राख्न जानिनु रे, दिलशोभाले बच्चाहरूलाई माया दिइन् तर मासु दूध, दही भात ख्वाएर मोटो बनाउन सकिन्नु। उनले बच्चाहरूले चकचक गर्दा झुपारिनु पनि रे।" तर के यस्ता कामहरू गर्दैमा दिलशोभामाथि बच्चाहरूलाई मानसिक यातना दिएको, प्रताडना गरेको र त्योभन्दा पनि डरलाग्दो एउटा फोन रिकर्डको भरमा यौन दुराचार आरोप लगाइदिनु ठीक हो र? तर, के यस्ता कामहरू गर्दैमा दिलशोभामाथि बच्चाहरूलाई मानसिक यातना दिएको, प्रताडना गरेको र

त्योभन्दा पनि डरलाग्दो एउटा फोन रिकर्डको भरमा यौन दुराचार आरोप लगाइदिनु ठीक हो र? अदालतले न्यायिक कठघरामा उभ्याएर उनलाई दोषी त सिद्ध गरेको छैन। उनको घरबाट लगेका बच्चाहरू विरामी देखिए भन्दैमा उनलाई यौन दुराचारको आरोप लगाइहाल्न पनि सकिन्न नि। उनले बालबालिका राख्न कानून पालना गर्न सकेकी थिइन् भने, कानून उल्लंघन गरेको आरोप लगाउनु एउटा कुरा हो तर यौनसम्बन्धी मामला भनेर आरोप नै लगाइदिनु पनि गलत हो, यसरी आरोप लगाउँदा त कलमको गलत प्रयोग भएको देखिन्छ कि? दिलशोभाकहाँ सेक्रेटरी छैनन्, त्यसैले उनलाई फोन गर्दा उनी आफै उठाउँछिन् र केही प्रश्न गर्नु भने सबै दिन्छिन्।

फोनमा बोलेको मान्छे को हो, केको लागि प्रश्न गरेको भन्नेसम्म उनी सोधिदैनन्। फूलकोआँखामा फूल संसार काँडाको आँखामा काँडे संसार भनेभै उनी आफ्नो कामप्रति यति विश्वास गर्छिन् कि उनलाई कसैले गलत नियतले फोन गरेर अन्तर्वार्ता लिएको शायद विचार नै आउँदैन होला। राम्रो काम गर्दागर्दै व्यवस्थापनमा केही कमजोरी हुनसक्छ, उनले सहयोग गर्ने मानिस राख्न नसकेको वा व्यवस्थापन गर्ने जिम्मा अरुलाई दिनु पर्छ भन्ने सोच नभएकाले पनि उनलाई केही समस्या परेको हुन सक्छ। यदि उनको हिसाब किताबमा केही समस्या थियो भने समाज कल्याण मन्त्रालयले प्रत्येक वर्ष हिसाब किताब र कार्यक्रमहरू हेर्दा केही पनि किन भनेन होला? अहिलेचाहिँ दिलशोभाले कम्प्युटर किनिन् भन्ने अर्को आरोप पनि छ। कुनै संस्था चलाउने मानिसले संस्थाको काम गर्दा सजिलो होस् भनेर कसैले दिएको सहयोग कम्प्युटर किन्नुमा खर्च गरिनु त के भयो र? हुनसक्छ उनले कम्प्युटर नै किन्न सहयोग मागेकी थिइन् कि? वा कसैले कम्प्युटर नै किनेर दिएको थियो कि? बूढाहरूलाई राख्ने संस्थामा कम्प्युटर चाहिँदैन भनेर कसैले भन्न सक्छ र? उनले कुनै घोटाला गरेर कम्प्युटर किनेको भए, त्यही आरोप लगाउनु एउटा कुरा हो तर यौन दुराचारको आरोप लगाएर बारम्बार सामाजिक संजालमा लेखिनु, पत्रिकामा लेखिनु त पत्रकारिताको मर्यादा पनि होइन कि? बदमासी, डाँका, यौन पिपासु, बलात्कारी, घोटाला, राजनीतिक बदमासीबारे पत्रपत्रिकाले लेखेर जनसमक्ष धेरै ज्ञान दिएका छन्, साथै समाजमा भएका राम्रा कामहरूको बारेमा पनि लेखेर सबैलाई गुण लगाएका छन्।

पत्रिकाले समाज परिवर्तनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्। बोलेका कुराभन्दा प्रायः हामीहरूले पत्रपत्रिकामा छापिएको पछिका कुराहरू सत्य हुन् भन्ने लाग्छ। कतिपय छापिएका कुराहरू ठीक होइन भन्ने थाहा भएपछि पत्रिकाहरूले सार्वजनिक रूपमा माफी पनि माग्छन् र त्यसले पत्रिकाको मर्यादा बढाउँछ नै तर कलमलाई अरुको मानमर्दन गर्ने हतियार बनाउनु हुँदैन भन्ने तथ्य त पत्रकारहरूभन्दा बढी कमले बुझ्न सक्छ र? यदि दिलशोभाले यौन दुराचार गरेको प्रमाणित भयो भने अदालतले उनलाई त्यही अनुसारको सजाय दिने नै छ, होइन उनलाई लागेको यौन दुराचारको आरोप सिद्ध भएन भने अनि के त? पत्रिकाहरू र पत्रकारहरूले आफ्नो लेखनीको लागि क्षमा माग्नु त? लौ, क्षमा मागे पनि दिलशोभालाई परेको मानसिक आघात यो आरोपले गर्दा उनलाई आउन बन्द भएको सहयोग आदिको परिपूर्ति कसरी गर्ने होला? कुनै रकम तिरेर यो भर्पाई गर्न सकिन्छ र? अहिले मिडियाप्रति नै जनविश्वास गुम्ने हो कि भन्ने डरले पनि सताउन थालेको छ हामीलाई। यसैले हामी मिडियालाई नै आग्रह गर्न चाहन्छौं सत्य के हो बुझेर लेखिदिनुस्। आरोप लाग्दा दोषी ठहर हुँदैन भन्ने तथ्य पनि बुझिदिनुस्। यदि आरोप सिद्ध नै नभइकन दोषी मान्ने हो भने त कृष्ण पनि मणिचोर नै हुन् त? आरोपको भरमा मात्रै उनलाई कृष्णलाई भै प्रताडित गरिरहने?

तिनी बाहेक त्यहाँ उपस्थित अन्य सबै नेपाली नै थिए। त्यहाँको माहौल बुझिसकनुको थियो। कुनै विदेशी नेपाल आउँछन् र बालबच्चा उद्धारको नाममा हामी माथि हैकम चलाउँछन् र हामी भने तिनीहरूका आदेश पालना गर्नु बाहेक अन्य विकल्प नै नरहेको जस्तो लाग्थ्यो। यी सबकुरा राम्रो भइरहेको भने पक्कै थिएन। यिनै सानो पाइला नामक एनजिओको नजर दिलशोभाको आमाघरमा पनि पर्थ्यो।

आमाघरमा व्यवस्थापकीय कमजोरी त थियो नै। मलाई के कुरामा दुःख लागेको छ भने सरकारका जिम्मेवार निकायको ध्यान तबसम्म पुग्दैनन् जबसम्म यी एनजिओहरूले कारवाहीका निमित्त नघचघचाओस्। यी एनजिओहरूका आग्रह पुरा नगर्ने बालगृहहरू यिनीहरूको निशानामा हुन्छन् र अन्यले त्यतिकै सफाई पाएका हुन्छन्। देशको यो अत्यन्त दयनीय स्थिति नै मान्नु पर्छ कि कुनै विदेशी महिला दिलशोभा र उनको आमाघरमाथि औला ठड्याओस जबकि सरकारी संयन्त्रहरू निष्कृय खाली बसिरहोस्। - राज श्रेष्ठ

कीर्तिपुर नगरस्तरीय विपद व्यवस्थापन समिति गठन



गत चैत्र ६ गते हिलसाइड होटल एण्ड रिसोर्ट कीर्तिपुरमा वसेको सरोकारवालाहरूको बैठकले कीर्तिपुर नगरपालिकाका कार्यकारणी अधिकृत केशव भट्टराईको संयोजकमा १९ सदस्यीय विपद व्यवस्थापन समिति गठन गरेको छ।

कार्यकारी अधिकृत केशव भट्टराईको सभापतित्व र प्रमुख अतिथि लक्ष्मी पाण्डे, (उपसचिव संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय) रहेको उक्त कार्यक्रमको उद्देश्य बारे कीनपाका लेखा अधिकृत सानुबाबु परियारले प्रकाश पार्नु भएको थियो।

नेपालको ५८ वटा नगरपालिकामध्ये कीर्तिपुर नगरपालिकामा पहिलो पटक स्थानीय विपद व्यवस्थापन समिति गठन गर्न सफल भएको छ। शुभकामना मन्तव्य दिनु हुनेहरूमा लुमन्तिका प्रतिनिधि सोविना लामा, रेडक्रस केन्द्रिय प्रतिनिधि प्रज्ज्वल आचार्य, नेपाल रेडक्रस कीर्तिपुरका सभापति हर्षमान महर्जन हुनुहुन्थ्यो। उक्त विपद व्यवस्थापन समिति यस प्रकार गठन गरिएको छ। संयोजक कार्यकारी अधिकृत केशव भट्टराई, सदस्य सचिव इन्जिनियर कृष्णभोला महर्जन, विज्ञ आकर्षण प्रधान, सदस्यहरूमा केशव महर्जन वडा सचिव वडा नं. १ र २, रमेश नेपाल वडा नं. ८, कविर महर्जन वडा नं. ९, विष्णुदेवी प्राथमिक स्वास्थ्य केन्द्र, कालिन्चोक भगवती गण (सशस्त्र प्रहरी) महानगरीय प्रहरी वृत कीर्तिपुर, राजनैतिक पार्टीहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, नेमकिपा, नेकपा(माओवादी), कीर्तिपुर महिला संजाल, पागा महिला बचत तथा ऋण सहकारी संस्था, कीर्तिपुर स्वयंसेवक समाज, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखा, कीर्तिपुर इन्जिनियरिङ्ग समाज रहेका छन्। कार्यक्रमको अन्तमा अक्सफाम/लुमन्तिको तर्फबाट यस समितिलाई रु. एकलाखको चेक सहयोग स्वरूप हस्तान्तरण गरिएको थियो।

कीर्तिपुरको एसएलसी सेन्टर कुन स्कूलमा कति विद्यार्थीले परीक्षा दिए

स्कूलमा अध्ययनरत विद्यार्थीहरूको लागि उच्च शिक्षा हासिल गर्न जानको लागि पार गर्नु पर्ने फलामे ढोका भनिने एसएलसी परीक्षा गत चैत्र ६ गतेदेखि सुरु भएको छ। चैत्र १४ गतेसम्म चल्ने सो परीक्षाको लागि कीर्तिपुर नगर क्षेत्रमा चारवटा परीक्षा केन्द्र रहेका छन्। १. कीर्तिपुर माध्यमिक विद्यालय २. मङ्गल उच्च मा.वि. ३. जनसेवा उच्च मा.वि. र ४. टौदह उच्च मा.वि. रहेका छन्। यहाँ टौदह उच्च मा.वि. बाहेक अरु तीनवटा स्कूलमा परीक्षा दिइरहेका स्कूल र विद्यार्थी संख्या यहाँ प्रस्तुत छ।

१. कीर्तिपुर माध्यमिक विद्यालय केन्द्र: उज्ज्वल शिशु निकेतन एकेडेमी - ५५, पुष्पसदन आ.मा.वि.- १००, मंगल उच्च मा.वि. - ३८, गोरखनाथ मा.वि. - ४, साउथ भ्याली-९, ग्रीन भिलेज से. - ९, शुभकामना एकेडेमी- २०, गोल्डेन रेज - १४, क्रियटिभ एकेडेमी - ३५, साल्मानिया- ६

२. मङ्गल उच्च मा.वि. केन्द्र: जनसेवा उच्च मा.वि.- ५९, ग्रीनभिलेज इज्जेशन फाउण्डेशन-३०, अनर इन्टरनेशनल- ६, लेबोरटरी स्कूल - ७९, आदिनाथ मा.वि.- १४, कीर्ति सेकेण्डरी बो.स्कूल - १४, हिलटाउन उच्च मा.वि. ३४, कीर्तिपुर ई. बो.स्कूल - ८, मेगस ई.स्कूल - १३, विश्व रा.मा.वि.- १७

३. जनसेवा उच्च मा.वि. पाँगा केन्द्र: बाघभैरव मा.वि. गोदामचौर - २०, कीर्तिपुर मा.वि.-२१, पाँगा मा.वि.-६१, वैष्णवी मा.वि. - १३, बालकुमारी मा.वि.-२३, राराहिल स्कूल - ६१, न्यू होरिजन मच्छेगाँव - ५२, नेपाल एपीएफ - २९

जनसेवामा कूल विद्यार्थी संख्या २७९ मा छत्र १५५ र छत्रा १२४ रहेका छन्। कीर्तिपुर मा.वि.मा कूल विद्यार्थी संख्या २९० मा छत्र १४२ र छत्रा १४८ रहेका छन्। मङ्गलमा कूल विद्यार्थी संख्या २७४ मा छत्र १४२ र छत्रा १३२ रहेका छन्।

ब्याइज स्पोर्टस क्लबलाई सहयोग

शहीद स्मारक 'सी' डिभिजन लिग फुटबल खेल्ने मान्यता प्राप्त गरेको क्लब हो ब्याइज स्पोर्टस क्लब कीर्तिपुर। कीर्तिपुरका युवाहरूको सक्रिय सहभागीतामा कीर्तिपुरको एक मात्र मान्यता प्राप्त क्लब ब्याइज स्पोर्टस क्लब हाल चालुरहेको सी डिभिजनमा सहभागीता जनाइरहेको छ। ब्याइज स्पोर्टस क्लब कीर्तिपुरलाई विभिन्न व्यक्तित्वहरूबाट सहयोग प्राप्त भइरहेको छ। हालसम्म सहयोग गर्नुहुने दाताहरू निम्नानुसार रहेका छन्।

- १.सोहो डिजाइन हाउस संरा.अमेरिका रु.१०००००/-
- २.दिलिप महर्जन पाँगा नम्ब्रा: हाल अमेरिका- १००००/-
- ३.नरेन्द्र महर्जन पाँगा हाल हेटौँडा -रु.२०००/-
- ४.पुकार महर्जन भुजिन्द, पाँगा -रु.२०००/-
- ५.मदन डंगोल शहीदपथ, पाँगा -रु.१०००/-
- ६.पूर्णमान सिं महर्जन धुसि, पाँगा -रु.११,५००/-
७. ईजी टेक टेक - रु. १०००/-
८. हरिवहादुर महर्जन- पाँगा स्कुल क्षेत्र - रु. ५००/-
- ९.कृष्ण गोपाल महर्जन - धेचो - रु. १०००/-
१०. नरेश महर्जन - पाँगा धोकासी - रु. ५००/-
११. सूर्जवहादुर महर्जन-पाँगा, सिकुछेँ - रु. ५०००/-
१२. महालक्ष्मी दालमोठ - रु. ५००/-

ब्याइज स्पोर्टस क्लबलाई सहयोग गर्नु हुने महानुभावहरूको नामावली यस पत्रिकामा क्रमशः प्रकाशित हुँदै जानेछ।

तपाईंको कविता, लेख तथा विज्ञापन प्रकाशित गर्नका लागि सम्पर्क गर्नुहोला कीर्तिपुर सन्देश साप्ताहिक

kirtipur_sandesh@live.com
http:kirtipursandesh.blogspot.com

कार्यालय: निखासी टोल: कीर्तिपुर नपा-३
फोन नं.: ४३३३००७, ९८४१४०१०७७

नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाको आठौँ वार्षिक साधारणसभाको महत्वपूर्ण सूचना

नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाको आठौँ वार्षिक साधारणसभा यहि आउँदो चैत्र २२ गते शनिवार हुने भएकोले सम्पूर्ण आजिवन सदस्य, साधारण सदस्य तथा रेडक्रसप्रति सहानुभुति प्रकट गर्नुहुने सम्पूर्ण शुभचिन्तक महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं

कार्यक्रम

स्थान: बाघभैरव बोर्डिङ स्कूल,

नयाँबजार कीर्तिपुर -१७

समय: ठिक विहान ७ बजे

मिति: २०७० चैत्र २२ गते शनिवार

नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखा

कीर्तिपुर

भर्ना खुलेको सम्वन्धी सूचना

कीर्तिपुर नगरपालिका भित्रकै एक उत्कृष्ट सामुदायिक विद्यालय मङ्गल उच्च मा. वि. कीर्तिपुरमा कक्षा Play Group देखि ClassVIII (कक्षा ८)सम्म भर्ना खुल्यो।

हाम्रा विशेषताहरू

-S.L.C परिक्षामा विशिष्ट श्रेणी सहित १०० % उत्तिर्ण गराउन सफल।
-अंग्रेजी माध्यममा अध्यापन गरिने।

-Midas-e-class को माध्यमबाट अध्यापन गरिने।

-नियमित अतिरिक्त क्रियाकलाप गरिने

-Play Group देखि U K G सम्म तथा ECD मा Play Way Method बाट मायालु वातावरणमा अध्यापन गरिने।

-विज्ञान प्रयोगशालाको सुविधा भएको।

-कम्प्युटर ल्याब/कक्षा ५ देखि कम्प्युटर विषय अध्यापन गराइने।

-राम्रो पुस्तकालय तथा स्वस्थकर क्यान्टीनको व्यवस्था भएको।

-शुद्ध खानेपानीको व्यवस्था भएको।

फारम वितरण : चैत्र १६ गते देखि

समय: विहान १० बजेदेखि ३ बजे सम्म

प्रवेश परिक्षा: बैशाख ३ गते विहान ११ बजे



मङ्गल उच्च माध्यामिक विद्यालय

कीर्तिपुर सम्पर्क फोन ४३३०५४४, ४३३५५६०

ट्वान्टी-२० विश्वकपले पलाएको आशा



नवीन महर्जन

नेपाली क्रिकेट टोलिले बङ्गलादेशमा भएको ट्वान्टी-२० विश्वकप क्रिकेट २०१४ मा देखाएको प्रदर्शनले एक नयाँ जोश, उमङ्ग पलाएको छ। उक्त विश्वकपको प्रारम्भिक चरणमा भएको सफलताले एक आशा पलाएको छ। पहिलो पटक विश्वकपमा सहभागी नेपालको पहिलो लक्ष्य क्रिकेटको माध्यमले नेपाललाई विश्व सामु चिनाउनु थियो। त्यो लक्ष्य शतप्रतिशत प्राप्त गर्न नेपाली टिम सफल

भएको छ। प्रारम्भिक चरणको अन्तिम खेलमा अफगानिस्तान जस्तो एकदिवशीय खेल्ने मान्यता प्राप्त राष्ट्र साथै ट्वान्टी-ट्वान्टी खेलमा सधैं पराजित गरी राख्ने टिमलाई विश्वकपमा ९ रनले हराउन सफल हुँदा सागरमाथा, गोलखाँली र गौतम बुद्धको देश भनेर चिनीने सम्पूर्ण नेपाली क्रिकेट फ्यान गर्वले शिर ठाडो गरेका थिए। सो विजय पश्चात प्रमुख प्रमुख शहरमा अधोषित विजय जुलुश निकालेको थियो। जसमा राष्ट्रिय भावना गाँसेको थियो। क्रिकेटले सबै नेपालीहरूलाई एकसुत्रमा बाँधिएको आभास त्यो बेला देखिन्थ्यो। हुनत नेपाल सुपर १० मा पुग्न असफल भयो तर नेपालको यो प्रदर्शन हुनै विजय उत्सव भन्दा कम थिएन।

गत चैत्र ७ गते नेपाली टिम स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्दै नगर परिक्रमा गरिएका थिए। साथै सरकार एवं अन्य विभिन्न संघ संस्थाले नेपाल क्रिकेटको प्रदर्शनलाई सम्मान गर्दै विभिन्न आर्थिक एवं भौतिक सहयोग गर्ने घोषणा गरेका छन्। यो केवल क्रिकेट खेलको लागि मात्रै नभई सम्पूर्ण खेल क्षेत्रको नै सम्मानको रूपमा देखिएको छ। जसले गर्दा खेल जगतलाई नै सम्मान एवं सकारात्मक रूपले सम्पूर्ण अभिभावक नागरिक तथा देशवासीले हेर्ने नयाँ शुरुआत भएको छ।

यो ट्वान्टी-ट्वान्टी विश्वकपको ऐतिहासिक सफलताले सम्पूर्ण खेलाडीहरू मा एक नयाँ प्रेरणादायी अनुभव भएको

छ जसले गर्दा नेपाली खेलकूद इतिहासमा यो एउटा कोशेढुङ्गाको रूपमा रहने भएको छ।

यस ट्वान्टी-२० क्रिकेटको प्रारम्भिक चरणमा उत्कृष्ट स्थान लिँदै आयोजक बङ्गलादेश समूह ए बाट त्यसैगरी समूह बी बाट नेदरल्याण्डस् सुपर टेनमा पुग्ने भएको छ। आफ्नो अन्तिम खेलमा नेदरल्याण्डस्ले आयरल्याण्डलाई ६ विकेटले पराजित गरी उत्कृष्ट स्थानमा रहेका थिए भने बङ्गलादेश अन्तिम खेलमा हङ्कङसँग पराजित भए पनि रन रेटको आधारमा ए समूहको उत्कृष्ट टिम भई सुपर टेनमा पुगेका थिए।

सुपर टेन अन्तर्गतको समूह ए को पहिलो खेल भारत र पाकिस्तान बीच गत शुक्रवार भएको थियो। उक्त खेलमा भारत सात विकेटले विजयी भएको थियो। त्यसैगरी गत चैत्र ८ गते

शनिवार श्रीलंका र दक्षिण अफ्रिका बीच भएको खेलमा श्रीलंकाले ५ रनले विजयी शुरुआत गरेको छ। सोहि दिन दोस्रो खेल न्युजिल्याण्डस् र इङ्गलाण्ड बीच सम्पन्न भएको थियो।

आयोजक नवजन जागृती क्लब सिमरा गोल्डकप जित्न सफल

बारामा सम्पन्न पाँचौं रुस्लान सिमरा गोल्डकपको उपाधि पहिलो पटक आयोजक नवजागृति युवा क्लबले हात पारेको छ। गत शनिवार सम्पन्न फाइनल खेलमा नवजागृति युवा क्लबले वीरगंज युनाईटेडलाई २-१ गोलले पराजित उपाधि माथि कब्जा जमाएको थियो। नवजागृति युवा क्लबको लागि ५५ औं मिनेटमा प्रदीप महर्जनले गोल गर्दै अग्रता दिलाएका थिए। वीरगंजको तर्फबाट ८३ औं मिनेटमा सुमन लामाले गोल

गर्दै निर्धारित समयमा १-१ गोलको बराबरीमा खेल सकेको थियो। त्यसपछि १०/१० मिनेटको अतिरिक्त समयमा लगेको थियो। जसमा आयोजकको तर्फबाट आवाले बिना रोकतोक निर्णायक गोल गर्दै जित हासिल गरेको थियो। जसले गर्दा रु. ४ लाख हात पार्न सफल भएका थिए। उपविजेताले नगद रु.२ लाख हात पारेका थिए।

यस प्रतियोगितामा नेपाल प्रहरी वेस्ट फेयर प्ले, उत्कृष्ट गोलरक्षक वीरगंजका दिलिप क्षेत्री, वेस्ट डिफेन्स आयोजकका सुरज सिंह, वेस्ट मिडफिल्डर अवा, उत्कृष्ट प्रशिक्षक पनि आयोजक तर्फका नै जीवन लामा घोषित भएका थिए। प्रतियोगिताकै उत्कृष्ट खेलाडी विजय गुरुड घोषित भई ल्यापटप पुरस्कार पाएका थिए।

भर्ना खुल्यो ! भर्ना खुल्यो !!

“शिक्षित आमाका असल सन्तान”

औपचारिक शिक्षाबाट बञ्चित दिदीबहिनीहरूलाई

सुवर्ण अवसर

किपू बचत तथा ऋण सहकारी सं.लि. द्वारा वि.सं. २०६३ देखि सञ्चालित दक्षिण भेगको एकमात्र महिला विद्यालय “कीर्तिपुर गृहिणी महिला विद्यालय” मा शैक्षिक सत्र २०७१ को लागि कक्षा १ देखि १० सम्म धमाधम भर्ना लिइँदैछ।



कीर्तिपुर गृहिणी महिला विद्यालय

समल-६, कीर्तिपुर, काठमाडौं फोन नं. ०१-४३३२२४८

नयाँ शो रूम खुल्यो

CTEVT बाट संचालित राष्ट्रिय शीप प्रतियोगितामा त्यउ त्मल मा स्थान हासिल गर्न सफल युनिक टेलर्सको अब नयाा शो रूम खुलेको जानकारी गराउन चाहन्छौं ।



युनिक टेलर्स

नयाँबजार, फोन ४३३१०७८



निवाः स्टूडियो
निमाः स्टूडियो

खासीबजार, कीर्तिपुर

फोन नं. - ०१६२११६६३, ९८४१४६७०६९

फोटो सम्बन्धी सम्पूर्ण कार्यको लागि सम्पर्कनु होस् ।


बिचाः हायेका

जन्म :

वि.सं.१९८०/०९/१३

निधन

वि.सं.२०७०/११/२८



स्व. नानीमाया महर्जन

थुगु बिचाः गुथिया दुजः दुर्गा महर्जनया मां नानीमाया महर्जन थ्व हे वंगु फागुन २८ गते ९१ दँय् दिवंगत जुयादीगुलिं वय्कःया आत्माया चीर शान्तिया कामनायासैं दुःखं कःपिं छेंजःपिन्सं मन चिइ फयेमा धकाः बिचाः हायेकाच्वना ।

नगां बिचाः गुथि

नगां, कीनपा-१६

अनुवाद साहित्य- उपन्यास “भावना”-६- नजरराम महर्जन

“ती आइमाई गतिली होइन रहिछे, बेस्या आइमाई रहिछे। पहिले लोग्ने हुँदा नै नाठो खेलाइरहेकी देखेर लोग्नेले छाडेर गएको थियो रे। यहाँ पनि पैसा लिएर लोग्नेमान्छेहरूलाई केटी मिलाई दिन्थी रे। अरू केटीहरू भेटिनन् भने उनी आफै बास बस्न जान्थीन रे। त्यसैभएर त लोग्नेले छाडेर गए पनि कहीं नगईकन होटल चलाएर बसिरहिन। नत्र के त्यो आइमाई बूढी हो र ?” किरणले सविस्तार भनिन्, “अस्तित्व रानीघाटको रामचन्द्रसाहू कहाँ सुत्न आउँछु भनेर एक हजार रुपैयाँ ल्याएकी थिइन र ?”



प्राप्ति कुरा गरेकी छैनन्। ऊसूग सूगै कहिल्यै बस्न आएकी छैनन्। त्यो होटल त उनको रोजगारीको एउटा माध्यम मात्र थियो। पसलमा जो पनि आउन सक्छ। पैसा तिरैर खाने कसैलाई उनले रोक्न सकिदैनन्। उनी एकली आइमाई भएर रामचन्द्र साहूले हेपेको हो। त्यतिवेला ऊ यहाँ भएको भए एक-एक कुराको छिनोफानो गरिदिन्थ्यो। सानुले पसल छाडेर जानै पढेनथ्यो। निकैबेरसम्म पनि उसले केही नबोलेकोले किरणले नै फेरि भनिन्, “उनी उठेर गइन्। राम्रै भयो। उनीहरू यहाँ बसिरहेको भए तपाईंलाई पनि विगार्यो।”

पैसा लिएर ती आइमाई सुत्न गइन्। भोलिपल्ट रामचन्द्र साहूले उनलाई किन नआएको ? नआउने भए पैसा फिर्ता देऊ भन्यो। त्यति के भनेको थियो ती आइमाई त र आक्षेपी जस्तो भएर तँसँग कहिले पैसा लिएको छु ? नचाहिने कुरा गर र बदनाम गर्न खोजे भनेर रामचन्द्र साहूलाई जुता फुकालेर जुतैजुताले हानिछे। उनको पसलमा खाना खान आइरहेकाहरूले पनि रामचन्द्र साहूलाई पिटेछन्। अनि त के चाहियो ? रामचन्द्र साहू रानीघाटमा गएर एक हूल मधिसेहरू लिएर आए। पहाडिया र मधिसेको साम्प्रदायिक दंगा हुन लागेको थियो। वडाध्यक्ष र अरूहरू आएर भगडा छिनाई दिए। ती आइमाई त साहू मसहुर रहिछे। खुकुरी घुमाउँदै ल आइज कसले मलाई छुन आउँछ हेरू भनेर अलिकति पनि नडराईकन डिट्टि हिन्। उनलाई कसैले केही गर्न सकेन। ती आइमाईलाई यहाँ टोलमा राखेमा भगडा भइरहन्छ भनेर टोलका मानिसहरूले घरबेटीलाई कर गरेर उनलाई निकालिएको हो।”

किरणको कुरा सुनिरहन मन नलागेर उसले निद्रा लागेको जस्तो आँखा चिम्लिदियो।

४

भावना उसको अगाडि रहिनन्। उनी कहाँ गइन् ? उसलाई थाहा छैन। उसले उनलाई विसन सकेको पनि थिएन। ऊ घर आउँदा भावनाको होटल भएर आउनु पर्छ। जहिले पनि उसको आँखा त्यहाँ गइहाल्थ्यो। त्यहाँ अहिले विजुली सामानको पसल राखिसकेको छ। ऊ वीरगंजबाट बाहिर जहाँ गए पनि उसको आँखाले भावनालाई खोजिर हन्थ्यो। उनको दैतरी केटीहरू देखेको भने उनी नै हुन् कि जस्तो लाग्थ्यो। उसको मनमा फूल फुल्थ्यो। तर नजिक आउँदा ऊ निरास हुन्थ्यो। यसरी दुई वर्ष त्यतिकै बित्यो। भावना भेटेको होइन। तैपनि उसले उनलाई विसन सकेको थिएन। उसलाई भावनाको चिन्ताले सताउन थाल्यो। उनको चिन्ता उसले किन लिनु पर्ने ? भावना उसले जन्माएको छोरी त होइन। भावना र उसको के नाता छ ? उसलाई नै थाहा छैन। मन पर्नुको कारण नै हुँदोरहेन छ। मनले मन पराएपछि जो भए पनि मन पर्दोरहेछ।

असार महिनाको समय। पानी नपरेर वीरगंजमा बस्नै नसकेको गर्मी थियो। दिनको दुईचौटि नुहाउँदा पनि आराम नहुने। जति पानी पिए पनि ओंठ सुकेको सुकेकै हुन्थ्यो। खाना पनि रुचैनथ्यो। उसको सामानको पैसा उठाउन ऊ काठमाडौँ आयो। काठमाडौँ आउँदा शितल भयो। घाम लागेको थिएन। आकाश बादलले ढाकेको थियो। काम भएर ऊ बानेश्वर गयो। दुई बजे उसको काम सकियो। ऊ खिचापोखरीको एउटा होटलमा बसेको थियो। खिचापोखरी जान ऊ

वाहिर आयो। बाहिर मुसलधारे पानी परिरहेको थियो। छाता ओढेर टूलीबस स्टपमा गयो। विजुली नभएर टूली नचलेको थाहा पायो। ट्याक्सीमा बसेर भए पनि जाउँ भनेर ट्याक्सी खोज्न थाल्यो। खाली ट्याक्सी एउटा पनि आएन। लोकल बसमा पनि पाइला राखे ठाउँनै थिएन। वर्षा नरोकेसम्म सवारी साधन नपाउने ठहर गर्दै एकछिन बसू भनेर उसले यताउता हेर्यो। पर एउटा होटल देख्यो। त्यहिँ एकछिन बसू भनेर ऊ गयो।

“नमस्कार” ऊ होटलको ढोकामा मात्र के पुगेको थियो, नारी स्वरले उसलाई अभिवादन गरेको सुन्यो।

उसले कसले अभिवादन गरेको भनेर यताउता हेर्यो। टाउको मात्र देखिने गरि सानु काउन्टरमा बसेर दस औला जोडिरहेकी थिइन्। उसले पनि अभिवादनको जवाफ दियो। सानुलाई देखेर उसको मन हर्षित भयो। आफूलाई मनपर्ने सामान हराएको फेला परेको जस्तो भयो। उसले सानुको नजिक गएर सोध्यो, “कहिलेदेखि यहाँ ?”

“दुई वर्ष भयो।” सानुले जवाफ दिँदै सोधिन, “दाइ कहाँबाट आउनु भएको ?”

“यहाँ एउटा काम भएर आएको। पानी परिरहेकोले एकछिन यहाँ बसू भनेर आएको।”

“आज पानी परेको पनि राम्रै भयो। पानी नपरेको भए दाइसँग भेट हुने थिएन।”

ऊ एउटा कुर्सीमा बस्न गयो। सानु पनि उनको नजिक बस्न आइन्।

“पसल कतिको चल्छ ?” उसले सोध्यो।

“पसलको भाडा तिरैर खानपिउन पुग्छ। भावनाले तपाईंलाई सधैँ सम्भिरहन्छन्। अस्तित्व जाडो विदामा तपाईंलाई भेट्न वीरगंज जाउँ भन्दै थिइ।”

“भावना खोई ?” उसले उत्सुक भएर सोध्यो।

“स्कूल गाएकी छ। उनलाई यहाँ रत्नराज्य स्कूलमा पढाइराखेकी छु। आज उनलाई भेटेरमात्र जानुहोला।” सानुले भनिन्।

किरणले सानुलाई आरोप लगाएको उसलाई सुन्न मन लागेन। तैपनि उसले केही भन्न सकेको होइन। खोर भित्र थुनिएको बाघभैँ च्याप बसिरहयो। सानुलाई लगाइएको एक एकवटा आरोप उसको दिलमा बाघभैँ विभन्न लाग्यो। किरणले सानुलाई जतिसुकै आरोप लगाए पनि उसले पत्याएको छैन। सानु बेस्या आइमाई होइनन्। उनी पैसाको लागि शरीर बेच्ने आइमाई होइनन्। यदि त्यस्तै भएकी भए मारवाडी साहूले भनेको मानेर त्यहिँ बसिरहन्थ्यी। नाता कुटुम्ब कोही नभएको, घरबार केही पनि नभएको भगतकहाँ किन आउँथी ? ऊ उनीकहाँ जान थालेको यतिका दिन भइसकेको थियो। उनीहरू दुईजनामात्र पसलमा कति बसिसके। तैपनि उनले ऊसँग कहिल्यै नर

“नमस्कार” ऊ होटलको ढोकामा मात्र के पुगेको थियो, नारी स्वरले उसलाई अभिवादन गरेको सुन्यो।

उसले कसले अभिवादन गरेको भनेर यताउता हेर्यो। टाउको मात्र देखिने गरि सानु काउन्टरमा बसेर दस औला जोडिरहेकी थिइन्। उसले पनि अभिवादनको जवाफ दियो। सानुलाई देखेर उसको मन हर्षित भयो। आफूलाई मनपर्ने सामान हराएको फेला परेको जस्तो भयो। उसले सानुको नजिक गएर सोध्यो, “कहिलेदेखि यहाँ ?”

“दुई वर्ष भयो।” सानुले जवाफ दिँदै सोधिन, “दाइ कहाँबाट आउनु भएको ?”

“यहाँ एउटा काम भएर आएको। पानी परिरहेकोले एकछिन यहाँ बसू भनेर आएको।”

“आज पानी परेको पनि राम्रै भयो। पानी नपरेको भए दाइसँग भेट हुने थिएन।”

ऊ एउटा कुर्सीमा बस्न गयो। सानु पनि उनको नजिक बस्न आइन्।

“पसल कतिको चल्छ ?” उसले सोध्यो।

“पसलको भाडा तिरैर खानपिउन पुग्छ। भावनाले तपाईंलाई सधैँ सम्भिरहन्छन्। अस्तित्व जाडो विदामा तपाईंलाई भेट्न वीरगंज जाउँ भन्दै थिइ।”

“भावना खोई ?” उसले उत्सुक भएर सोध्यो।

“स्कूल गाएकी छ। उनलाई यहाँ रत्नराज्य स्कूलमा पढाइराखेकी छु। आज उनलाई भेटेरमात्र जानुहोला।” सानुले भनिन्।

त्यत्रो वर्ष पछि भावनालाई भेट्न लागेको पनि उसले पछिदेखि न ? भावनालाई खोज्दा खोज्दै उसको आँखा थाकी सकेको थियो। आज भावनालाई भेट्न पाउने भइयो। उसको मन हर्षित भयो। सानुले उसलाई खाजा खुवाउन ल्याइन्।

सत्य जीवन जिउन सिकौं

राम महर्जन
नगाउँ, कीर्तिपुर-१६



जहाँ जिवात्मा त्यहाँ परमात्मा
जहाँ नेता त्यहाँ कार्यकर्ता
बोली नबनाउ गोली कसैले
क्रान्तिमा होइन शान्तिमा रहौं ॥१॥
सर्वश्रेष्ठ प्राणी मानव हामी
नहोउ कोही पनि डरलाग्दो दानव
गरौं समाजमा असल काम
राखौं यो जगतमा अमर नाम ॥२॥
सहयोग सद्भाव लिउं दिउं
दुष्टभाव मनमा नराखौं कसैले
जहाँ आत्माहरु शुद्ध हुन्छन
त्यहाँ इश्वरको बास अवश्य ॥३॥
धन तेज जन तेज नदेखाउ कसैले
घमण्ड गर्ने जो कोही पनि
अन्तमा गएर तोडिन्छ पक्का
परी जिन्दगीमा नराग्नो धक्का ॥४॥
फूल अक्षताले पुजे पनि
भजन किर्तन गरे पनि
मात्र लोक पत्याउनेहरुको मन
काला कर्तुतले भरेकै हुन्छ ॥५॥
शुद्ध मन बनाई बसौं
पर उपकार गर्न नछोडौं
दुःख कसैलाई नदिइकन
सत्य जीवन जिउन सिकौं ॥६॥

जीवनमा के कम भो

प्रशान्तमहासागर नकर्मी
कीर्तिपुर-१७



जीवनमा
के कम भो
खै
के बढी भो
फेरी रहँदा पनि
बीचबीचमा
मेरा सासहरु रोकि दिन्छन्
बोली रहँदा पनि
दायाँ-बायाँबाट
बोल्न नदिन कोहीहरु जुमुराउँछन्
लाग्छ जीवनअब
स्वतन्त्रतामा बन्धक भए सरि
हुन त
हर प्राप्तिमा
दिनानुदिन
संघर्षित जीवन हो नै
तैपनि
किन हो किन
छलका जालहरुमा फसि रहे
शायद यही पो कि
आफैले घाँटी आफ्नो थिचि
टुक्रा टुक्रामा बढनुको सार
किस्ता किस्तामा खर्चिनको यथार्थ
अफ भनौं
छरिदै आँशु मुस्कुराईमा
जीवन परेको होला
कम र बढीको लेखा
त्यही नमिलेको होला
जीवनमा
के कम भो
खै
के बढीभो
फेरी रहँदा पनि
मेरा सासहरु रोकि दिन्छन्।

हाइकु



अर्जुन नेपा:मि

१
राजया नीति
पाना: त:गु पासाकय
आस्था सुकूंग

२
देसया धुकू
सुचुका: त:मि जुल
भ्रष्टाचारीत

३
जिगु देसया
विकास कुपोषण
अपच जुया।

४
नेपा: नुग:त
समावेशी जेलकय
काना:च्वंगु दु।

५
क्रान्ति पूमवं
हयूपा वडगु गथे
ख्वइतिनि स:।

कीर्तिपुर बहुउद्देश्यको रक्तदान कार्यक्रम सम्पन्न



कीर्तिपुर, काठमाडौं।
कीर्तिपुर सेरोफेरोको वित्तीय क्षेत्रमा आफ्नो विशिष्ट र अलग्गै पहिचान कायम गर्न सफल कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना कालदेखि सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध सामाजिक कार्यहरू गर्दै आइरहेको छ।
जनचेतना, महिला शसक्तिकरण, र रोजगारीमूलक तालिम जस्ता विविध कार्यक्रममा प्रत्यक्ष एवम् अप्रत्यक्ष यस संस्थाले सहयोग एवं समन्वयसमेत गर्दै आइरहेको छ।
विविध प्रकारका सामाजिक कार्यक्रम आयोजना गर्ने क्रममा यस संस्थाको १४ औं स्थापना वर्षको सुखद उपलक्ष्यमा


२०७० चैत्र ८ गते शनिवार आफ्नै भवन KMC Complex परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो। उक्त रक्तदान कार्यक्रममा महिला २१ र पुरूष ५७ गरी जम्मा ७८ जनाले रक्तदान गरेको सहकारीका अध्यक्ष रमेश महर्जनले जानकारी गराउनु भयो।
विहान १०:३० बजेबाट थालनी भएको रक्तदान कार्यक्रम दिउँसो २:३० बजे समापन भयो।
उक्त कार्यक्रममा सहभागी जनाइ आफ्नो अमूल्य रक्त दान गर्ने तथा कार्यक्रमलाई सफल बनाउने सम्पूर्ण संस्था एवं व्यक्तिहरूमा सहकारीको तर्फबाट सहकारी संस्थाका अध्यक्ष महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको छ।

हैन त ?

-निरज



कुन चाँहि हालु दाई , अनि कति लिटर ?



राजेन्द्र अमात्य

रक्सीको डरलागदो कहानी

फसेको ३ वर्ष भयो, पढाई न कक्षा, उसको साथी पनि त्यस्तै खालको छ। छोरा रक्सी र गाँजाको तलमा फसेपछि घरमा थुप्रै सामान हराएका छन्। छोराको भनेजति पैसा मागेको बेला नदिए घरका सामान फुटाइदिने, अगाडि जे छ त्यसैले हामीलाई हिरकाइ दिने। गाउँका साथीभाइसँग भगडा गर्ने गर्थ्यौं। धेरै दुर्घटना र दुःख दिएपछि सुधार केन्द्रमै करिब १ लाख २० हजार खर्चेर १ वर्ष राखेको कुरा सुनाए। एक वर्षसम्म सुधार केन्द्रमा हुँदा धेरै सुधार भएको थियो। एक वर्षपछि घर ल्याउँदा फेरि जस्ताको तस्तै। उनको घरमा फेरि उहि पुरानै दुःखद घटना दोहरिन थाल्यो। उनको छोराको रक्सी र गाँजा खाएपछि थुप्रै डरलागदो घटना २ घण्टासम्म सुनाए मलाई। उनले एक राष्ट्रिय दैनिक पत्रिकामा मेरो विज्ञापन हेरेर आएका रहेछन्। २ घण्टासम्म उनले छोराको बारेमा दुःखद कुरा सुनाइरहँदा, उनले धेरै आँसु खसाइन्। उनलाई मैले केहि परामर्श र जडिबुटि ३ महिनाको लागि पुग्ने गरी दिएर पठाएँ। मेरो परामर्श र जडिबुटिले उनको छोरा केहि सुधारमा आएको खुशियालीमा मलाई उपहार स्वरूप केहि मिठाईको कोसेली ल्याएर दियो र १ घण्टासम्म हाँसे केहि कुरा गयो र हाँसे फर्किइन्।

त्यस्तै गरी यहि महिनाको ६ चैतमा ललितपुरको बादेगाउँबाट एकजना पुरुषको फोन आयो। उहाँ भन्नुहुन्छ मेरो गाउँले १ जना दाजु पर्ने रक्सी र गाँजाले मातेपछि घर- परिवारमा भगडा गर्ने, छोराछोरीलाई कुट्ने गर्थ्यो। दिनमा ५/६ पटक श्रीमतीको चाहना विपरित जबर्जस्ती सम्भोग गर्न बाध्य बनाउने जस्ता डरलागदो कार्य गर्ने सुनाउनु भयो। धेरै नेपाली दाजुभाइ रक्सीकै कारण मोटरसाइकल दुर्घटनाबाट अकाल मृत्यु भएका विभिन्न मिडिया मार्फत समाचार सुन्न पढ्न र हेर्ने गरेका छौं हामीले। यस्तै कैयौं हत्या, लुतपात, बलात्कार जस्ता जघन्य अपराध गरेका समाचार पनि सुन्न र पढ्ने गरेका छौं। आफ्ना छोरा रक्सी वा ड्रग्सको सेवन गरी विप्रेपछि धेरै खर्च गरेर रोजगारीको लागि विदेश पठाउने गर्थ्यो। मेरो बुभाईमा रक्सी वा ड्रग्सका कारण विप्रेका व्यक्ति विदेश पठाएर मात्र सुधने वाला छैन

पाका उमेरका बुवाआमाहरूको सवालमा

कीर्तिपुरमा समाज कता जाँदै छ !



हर्षमान महर्जन

केही दिन अघि मात्र प्रकोप जोखिम न्यूनीकरण जन-अभियान नेपाल नामक संस्थाको विशेष निमन्त्रणामा रौटहट जिल्लाको चन्द्रनिगाहपुरमा जाँदा त्यहाँको स्थानीय पत्रिकामा मलाई मन छुने खालको समाचार पढ्ने मौका मिल्यो। उक्त स्थानीय पत्रिकामा समाचारको रूपमा लेखेको थियो “परिवारबाट अपहेलित बुवा आमाले बृद्ध क्लब खोल्नो।” अब ती पाका उमेरका बुवाआमाहरूको दुःख सुख साट्ने र समय बिताउने थलो क्लब बन्न थालेको छ, भनी समाचारमा उल्लेख गरिएको थियो। हाम्रो समाज कुन दिशातर्फ उन्मुख हुँदैछ, भनी बुझ्न रौटहट जिल्लाको यो समाचार पर्याप्त छ। यो समाचारले व्यक्तिगत रूपमा दुखित बनाएको छ। व्यक्तिगत रूपमा दुखित बनाएको यस मानेमा कि पाका उमेरका बुवाआमाहरूलाई सम्मान गरौं, सुरक्षित र सशक्तताको लागि सचेत बनौं भनी तथा कुनै न कुनै अवधारणा तयार गरी समाजलाई सचेत बनाउनु पर्दछ, भनी लागेको हुनाले

उक्त समाचारले दुःखित बनाएको हो। म अहिले वास्तवमा “आस्मि” (सशक्त पाका उमेरका लागि कार्यरत समूह) नामक संस्थाको केन्द्रिय महासचिवको रूपमा कार्यरत छु। त्यसैले यो रौटहट जिल्लाको समाचार पढ्दा पढ्दै कीर्तिपुरमा पनि त्यस्ता पाका उमेरका बुवा आमाहरू पनि विभिन्न कारणले एकलो जीवन बिताइरहेको छ, भनी सम्झना आयो। यसरी सम्झना स्थानीय पत्रिकाको पाठको रूपमा साको सन्देश मूलक लेख लेख्न जमर्को गरेको छु।

हनु त विकासको गति बढीरहेको छ। समाज विकाससँगै हाम्रो जीवन शैलीमा पनि परिवर्तनका संवाहक र माइरहेका अवस्था छ। आर्थिक क्षेत्र, समाजिक क्षेत्र, पेशा व्यवसाय, मनोरञ्जनका माध्यम र शैलीमा समेत त्यतिकै विकासका लहर आइरहेको कता कता देखिन थालेको छ। कीर्तिपुरमा पनि विकासका लहरसँगै क्रमशः समाजबाट परिवार र परिवारबाट व्यक्तिगत उन्नति र प्रगतिमा मात्र केन्द्रित हुने परिपाटी पनि संगसँगै विकासका क्रममा हुँदैरहेको अवस्था छ। जसले गर्दा एउटै घर परिवारमा रहेका तीन पुस्ता वीचको विचार, व्यवहार, संस्कार र शैलीमा दिनदिनै ठूलो अन्तरको

रूपमा देखा परिरहेको छ। यस किसिमको पुस्तान्तरणको कारण हरेक परिवारमा विचार र व्यवहारमा बेमेल र समस्या उत्पन्न भइरहेको अवस्थामा जसले हाम्रो समाजको भयावह भावी तस्वीरलाई छलंग पार्न थालेको छ। हाम्रो समाजमा यस्ता खाले तस्वीरले विचलन वा सामाजिक खम्बाहरू हल्लिन थालेका छन्। कीर्तिपुरको सवालमा विश्लेषण गर्नु पर्दा, थुप्रै पाका उमेरका बुवा आमाहरू एकलो हुँदै गएको महसुस गर्दछ। पाका उमेरका बुवा आमाहरूले आफ्नो परिवारको लागि गरेको त्यागलाई भुल्न थालेपछि उनीहरू दायित्व र कर्तव्यबाट टाढै बस्ने परिस्थिति बन्छ, र घरबार पाका उमेरका बुवा आमा वाध्यतावश पन्छिनु पर्ने वा पन्छाउनु पर्ने परिस्थिति विकास भएको छ। वास्तवमा हाम्रो संस्कार, हाम्रो सिकाई हिजोको दिनमा त्यस्तो थिएन होला। हिजोको दिनमा हाम्रा अग्रजहरूले पाका उमेरका बुवाआमाको सहायता बन्नु पर्दछ, भनेर सिकाइन्थ्यो। यसबारे संस्कृतमा यसरी लेखिएको छ, महिलालाई विवाह पूर्व पिताले, विवाह पश्चात पतिले र बुढेसकालमा छोराको हेरचाह गर्दछ। आज व्यवहारमा धेरै पाका उमेरका बुवा आमाहरू अशक्त अवस्थामा अपहेलित भएका छन्

चैत्र १५ गते रुद्र बहादुर स्मृति प्रतिष्ठानको उद्घाटन

कीर्तिपुर क्षेत्रका वरिष्ठ स्वास्थ्यसेवी तथा समाजसेवी स्व. रुद्र बहादुर प्रधानको सम्झनामा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्य गर्ने, सम्पदा तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको सामाजिक संस्था रुद्र बहादुर स्मृति प्रतिष्ठान स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको उक्त संस्थामा स्व. प्रधानको धर्मपत्नी राधा प्यारी प्रधान संरक्षक हुनुहुन्छ। रविन्द्र बहादुर प्रधानको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति रहेको छ र ९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। रुद्र बहादुर स्मृति प्रतिष्ठानको उद्घाटन कार्यक्रम २०७० चैत्र १५ गते शनिवार विहान ११ बजे लायक, कीर्तिपुरमा हुने भएको छ। उद्घाटन कार्यक्रम पछि विशेषज्ञद्वारा स्तन क्यान्सर (Breast Cancer) सम्बन्धी जानकारी तथा अन्तर्क्रिया र स्तन क्यान्सरको निःशुल्क परिक्षण हुनेछ।

हाम्रो समाजमा। तसर्थ हाम्रो समाजमा हुकँदै गएको पुस्तान्तरण समस्यालाई न्यूनीकरण गर्दै पारिवारिक मेलमिलापको अवस्था निर्माण गर्न सहयोग पुगोस र अन्तरपुस्ता सम्बन्ध प्रगाढ बन्न सकोस् भन्ने सोचका साथ “अस्मि” सार्वजनिक उत्थान तथा उदय भएको ओनस-नेपालको पहलमा विभिन्न कार्यक्रमका साथ जागरण अभियान चलाउने अवस्थामा छ। हाम्रो समाजमा पाका उमेरकाहरूलाई अपहेलना गर्ने मात्र नभै समाजमा यो दृश्य भविष्यको कहानी लाग्दो यथार्थ बनेर अघि आइरहेको छ, भनी सन्देश तथा चेतना फैलाउनु पर्ने अवस्था आइसकेको छ। र समाजको यो डरलागदो विकृति र बन्ने पहल परिवारका सदस्यभित्रैबाट हुन आवश्यक छ, भनी सन्देश हरेक टोल टोलमा, वस्ति वस्तिमा दिन चाहन्छ, यी संस्थाहरू। पाका उमेरको बुवाआमाहरूलाई सशक्त र सक्रिय अनुभव गराउन हामी जस्ता

युवाहरूको महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ। पाका उमेर कालाई अनुभवका खानी भन्छौं तर समाजमा उनीहरूको अनुभव र विचार साटासाट हुने बातावरण कमजोर हुँदै गएको अवस्था छ। घर, परिवार र समाजको संस्थापक भएर पनि बृहसंख्यक पाका उमेरकाहरू निश्चिन्त जीवनको महसुस गर्न बाध्य छन्। “कुरा सुनु बुढाको” भन्ने उखान हाम्रो समाजमा बहुतेक प्रचलनमा आए पनि समाजले उनीहरूको कुरा सुन्न सकेको अवस्था छैन। पाका उमेरका बुवाआमाहरूलाई बोभको रूपमा होइन, समाजको पथप्रदर्शक र सल्लाहकारको रूपमा लिन सक्नुपर्दछ।

अन्तमा, कता जाँदै छ कीर्तिपुरमा समाज ? भन्ने सम्बन्धमा खोतल्दै जाँदा हाम्रो समाजले पाका उमेरकाको अस्तित्वलाई “डुब्न लागेको घाम” र “सकिन लागेको जीवन” लगायत जुनसुकै रूपमा वर्णन गर्दा पनि समाजमा पाका उमेरकाको अहम भूमिकालाई हामी कुनै पनि

हालतमा नकार्न सक्दैनौं, नकार्न मिल्दैन पनि। कीर्तिपुरमा युवाहरू तथा विभिन्न वर्गका मानिसहरूले पाका उमेरका बुढ्यौलीपनलाई देखेको छ तर ती पाका उमेरका पाका दिमागभित्र रहेको नविन विचारहरूलाई देखेको छैन। हाम्रो समाजले पाका उमेरकाको चाउरपिन गालालाई देखेका छैन यस भित्रका सत्य र गहकिला वाणीहरूलाई देखेका छैन। अहम भन्नु पर्दा हाम्रो समाजले पाका उमेरका । धसेका आँखालाई देखेको छ तर ती आँखाले देखेका ठुला संसार र ती भित्रका लुकेका गहकिला दृश्यहरूलाई नियालेको छैन। समाजले जे अर्थमा पाका उमेरका बुवा आमाहरूलाई वर्णन गरोस्, जुनसुकै अर्थमा बखान गरोस् आखिर पाका उमेरका समाजका जिउँदा इतिहास हुन भन्ने भावनालाई कदर गर्दै पाका उमेरकालाई सम्मान गरौं र जिउँदा इतिहासकारको जीवनलाई सशक्त बनाउने सोच अगाडि बढ्दै जाँदा समाजको हित हुन्छ, भनी यो लेखको मूल आशक्य हो

बिचा: हायेका

जन्म :
वि.सं.१९८७/०१/०८





निधन :
वि.सं.२०७०/१२/०४



स्व. अष्टनारायण महर्जन

यस सहकारीका संस्थापक श्री राजेन्द्र महर्जनको पुज्यनिय पिता अष्टनारायण महर्जनको यही चैत्र ४ गते ८४ वर्षको उमेरमा असामयिक निधन भएकोले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमाप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

लुमन्ति बचत तथा ऋण सहकारी संस्था लि.
नयाँबजार, कीर्तिपुर -१७, फो.नं. ४३३४०८२

कीर्तिपुर नगरपालिका कार्यालय, देवढोका कीर्तिपुरको सार्वजनिक सूचना

चालु आ.व. ०७०/०७१को स्वीकृत वार्षिक योजना तथा कार्यक्रमहरु सम्बन्धमा यही आ.व.को बैशाख मसान्तपछि कुनै पनि नयाँ कार्यक्रम तथा आयोजनामा रकम बाँडफाँड नगर्न, रकम निकास नदिन, कार्यक्रम वा आयोजना कार्यान्वयनका लागि सम्झौता नगर्न, पेशकी नदिन वा अख्तियारी नदिने व्यवस्था मिलाउनका लागि श्री नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निर्देशन भै आएको हुँदा सम्बन्धित वडा कार्यालयबाट स्वीकृत योजना तथा कार्यक्रमहरुको जानकारी लिई "स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९" बमोजिम २०७० चैत्रको तेस्रो हप्ताभित्रै उपभोक्ता समिति गठन गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयन प्रक्रियामा ल्याउने व्यवस्था हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

कीर्तिपुर नगरपालिका कार्यालय

देवढोका कीर्तिपुर


जाँड-रक्सी


सुर्ति, चुरोट तथा गाँजाको कुलत ग्यारेण्टी छुटाउने
हर्बल प्राकृतिक उपचार

फिटनेस प्वाइन्ट ट्रेडिङ
नेपाल टेलिकम बाहिरीगाउँ, कीर्तिपुर-१७ फोन नं. ०१-४३३६७०१, ९८४१९८१९७६
कृपया फोन गरेर मात्र आउनु होला ।

हार्दिक श्रद्धाञ्जली

जन्म :
वि.सं.१९८०/०९/१३





निधन :
वि.सं.२०७०/११/२८



स्व. नानीमाया महर्जन

यस संस्थाका संस्थापक सदस्य एवं लेखा समिति सदस्य सुमन महर्जनको हजुरआमा, संस्थापक सदस्य रीना महर्जनका सासु हजुरआमा नानीमाया महर्जनको २०७० साल फागुण २८ गते ९१ वर्षको उमेरमा असामयिक निधन भएकोमा हामी साथीहरु मर्माहित भएका छौं । साथै यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

बालकुमारी बचत तथा ऋण सहकारी सं. लि

नगाउँ, कीर्तिपुर-१६, फोन नं. ४३३६२८६

MAKE it
POSSIBLE



The spirit of youth



HUAWEI

World's leading telecom equipment maker | World's 3rd largest smartphone vendor in 2013

Ascend Y511

Elegant and sophisticated design
4.5 inch FWVGA screen, multi-touch
Dual core 1.3GHz CPU
Support HSPA+, DL up to 21Mbps
Android 4.2TM OS



WARRANTY
1 YEAR ON Mobile Phone | 6 MONTHS ON Battery

consumer.huawei.com

CDMA version coming soon.

MOBILE MARKET 'N' KLINIC
LOKTANTRIC CHOWK
PHONE NO. 9851152393, 9801130121